


बैठक

आज मिति २०७९, मङ्सिर ८ गते गुनासो सुनुवाइ तथा व्यवस्थापन समितिका संयोजक सञ्जीव मिश्रको संयोजकत्वमा बैठक बस्यो । बैठकमा निम्न उपस्थिति रहेको थियो :

उपस्थिति

१. सञ्जीव मिश्र : संयोजक
२. नेत्रप्रसाद न्यौपाने : सदस्य
३. मनोज अधिकारी : सदस्य
४. तेजप्रसाद तिमिसना : सदस्य
५. तिलकबहादुर कार्की : सदस्य



प्रस्तावहरू

१. बाकस खोल्ने सम्बन्धमा
२. गुनासाहरू वर्गीकरण गर्ने सम्बन्धमा
३. गुनासा समाधान गर्ने सम्बन्धमा
४. विविध

निर्णयहरू

निर्णय नं. १

आज मिति २०७९, मङ्सिर ५ गते समितिको सम्पूर्ण सदस्यहरूको रोहवरमा गुनासो बाकस खोलियो ।

निर्णय नं. २

गुनासो बाकसमा रहेका प्राप्त ७ ओटा गुनासाहरूलाई ३ वर्गमा विभाजन गर्ने निर्णय गरियो । ती गुनासाहरू निम्नानुसार रहेका छन् :

(क) सञ्चालक समितिले समाधान गर्ने गुनासाहरू

१. स्टाफ शौचालयको अभाव
२. ल्यापटपको अभाव
३. गेट निर्माण

(ख) क्याम्पस प्रशासनले समाधान गर्न सक्ने गुनासाहरू

१. छरछिमेकमा क्याम्पसबाट हल्ला भएको गुनासो
२. समयमा नै पारिश्रमिक पाउनु पर्ने

(ग) समितिले समाधान गर्न सक्ने गुनासाहरू


१. नियमित कक्षा सञ्चालन हुनु पर्ने
२. शिक्षण सिकाइमा प्रविधिको प्रयोग हुनुपर्ने

निर्णय नं. ३

माथि उल्लेख गरिएका गुनासाहरूमध्ये क नम्बरका गुनासाहरू सञ्चालक समितिलाई समाधानका निम्ति सिफारिस गर्ने, ख नम्बरका गुनासाहरूको समाधानका निम्ति क्याम्पस प्रशासनलाई सिफारिस गर्ने र ग नम्बरका गुनासाहरू समितिले आफैँ समाधान गर्ने निर्णय गरियो ।

निर्णय नं. ४

नियमित कक्षा सञ्चालन गर्नका लागि प्रत्येक प्राध्यापकहरूलाई सूचना दिने निर्णय गरियो । साथै शिक्षण सिकाइमा प्रविधिको प्रयोग गर्न सवै प्राध्यापकहरूलाई सुझाव दिने निर्णय गरियो ।



बैठक

आज मिति २०७९ असोज ४ गते गुनासो सुनुवाइ तथा व्यवस्थापन समितिका संयोजक सञ्जीव मिश्रको संयोजकत्वमा बैठक बस्यो । बैठकमा निम्न उपस्थिति रहेको थियो :

उपस्थिति

१. सञ्जीव मिश्र : संयोजक
२. नेत्रप्रसाद न्यौपाने : सदस्य
३. मनोज अधिकारी : सदस्य
४. तेजप्रसाद तिमिसिना : सदस्य
५. तिलकबहादुर कार्की : सदस्य



प्रस्तावहरू

१. गुनासो बाकसका सम्बन्धमा
२. बाकस खोल्ने सम्बन्धमा
३. विविध

निर्णयहरू

निर्णय नं १

प्रस्ताव नं. १ माथि छलफल गर्दा विद्यार्थी, प्राध्यापक, कर्मचारी, अभिभावक, छरछिमेक आदिका गुनासाहरू सङ्कलन गर्नका लागि गुनासो बाकस राख्ने निर्णय गरियो ।

निर्णय नं. २

प्रस्ताव नं. २ माथि छलफल गर्दा हरेक दुई दुई महिनामा गुनासो बाकस खोल्ने निर्णय गरियो ।

निर्णय नं. ३

(क) गुनासो बाकसमा विद्यार्थी, कर्मचारी, प्राध्यापक, अभिभावक, छरछिमेक सबैले गुनासो राख्न पाउने विषयको जानकारी दिने निर्णय गरियो ।

(ख) गुनासो बाकस खोलेपछि प्राप्त गुनासाहरूलाई समाधान गर्न सक्ने सङ्काय, विभाग आदि अन्तर्गत पर्ने गुनासाहरूको वर्गीकरण गर्ने निर्णय गरियो ।

(ग) गुनासो सुनुवाइ समितिले गर्न सक्ने समाधानहरू समितिले तत्काल गर्ने र समितिले समाधान गर्न नसक्ने गुनासाहरू सम्बन्धित निकायमा समाधानका लागि सिफारिस गर्ने निर्णय गरियो ।

